

धुलिखेल नगरसभाको नवौं अधिवेशनमा नगर प्रमुख  
श्री अशोक कुमार ब्याजु श्रेष्ठले प्रस्तुत गर्नु भएको



आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट  
मिति २०७८ असार ७ गते



धुलिखेल नगरपालिका  
Dhulikhel Municipality  
नगर कार्यपालिकाको कार्यालय  
धुलिखेल, काभ्रेपलाञ्चोक  
बागमती प्रदेश, नेपाल

## धुलिखेल नगरपालिकाको नवौं नगर सभामा नगर प्रमुख श्री अशोक कुमार व्याञ्जु श्रेष्ठले प्रस्तुत गर्नु भएको बजेट नीति तथा कार्यक्रम

### राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्ध तर्फः

1. नगरपालिकाले आफ्नो भौतिक संरचना, प्रविधिको विस्तार, कर्मचारी दक्षताको वृत्ति विकासमा सहयोग पुग्ने उद्देश्यले विश्वमा रहेका विकसित राष्ट्रका विभिन्न शहरहरूसँग मित्रवत तथा भगिनी सम्बन्ध स्थापना गर्ने नितिलाई निरन्तरता दिईने छ। सम्बन्ध पश्चात दुवै शहरहरूबीच मित्रवत सम्बन्ध स्थापित भई दुवै देशको नियम कानूनमा आधारित रही पारस्परिक लाभ तथा समानताको सिद्धान्तमा कृषि, व्यापार, पर्यटन, संस्कृति, शिक्षा, व्यक्तित्व विकास, व्यापार प्रवर्द्धन, पारस्परिक सम्बृद्धि लगायतका विविध क्षेत्रहरूमा लाभ लिने गरी कार्य अघि बढाईने छ।
2. नगरपालिकाले सदस्यता प्राप्त गरेका अन्तराष्ट्रिय सघ संगठनहरूमार्फत नगरपालिकाको बहुक्षेत्रीय विकासका लागि सहयोग तथा साझेदारीको प्रवर्द्धन, अन्तराष्ट्रिय अनुभव तथा अभ्यासहरूको आदान प्रदान गर्न तथा कर्मचारीहरू तथा जनप्रतिनिधिहरूको क्षमता विकासका लागि आधिकतम प्रयत्न गरिनेछ।
3. नगरपालिकाको शहरी विकास तथा सडकको स्तरीय व्यवस्थापनका गर्न सडक सम्बन्धी कार्य गर्ने अन्तराष्ट्रिय संस्था IRF(International Road Federation) सँग सदस्यता लिने सम्बन्धमा आवश्यक पहल गरिने छ।
4. अन्तराष्ट्रिय स्तरमा भईरहेका विकासका गतिविधिलाई प्रत्यक्ष रूपमा अध्ययन तथा अवलोकन गर्न अवसर मिल्ने र उक्त विकास गतिविधिहरूलाई धुलिखेलमा अवलम्बन गर्न प्रवाहकारी माध्ययमको विकास हुने उद्देश्यका साथ अन्तराष्ट्रिय संस्था ICLEI(Local Government for Sustainability) को सदस्यता लिने कार्य अन्तिम चरणमा पुगेको हुँदा सो कार्य सम्पन्न गरिने छ।
5. नेपाल नगरपालिका संघको संयोजन तथा United Cities and local Government Asia Pacific (UCLG ASPAC) को सहकार्य एवं वातावरण तथा जनसंख्या संस्था (एन्फो) को प्राविधिक सहकार्यमा नेपालका ५ वटा नगरपालिकामा संचालित Municipalities Network Advocacy on Sanitation in South Asia परियोजनाको कार्यन्वयन सन्दर्भमा नेपाल नगरपालिका संघ र धुलिखेल नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भई कार्यक्रम सञ्चालन तथा कार्यान्वयनमा आएकोमा सो कामलाई निरन्तरता दिईने छ।

6. कृषि, व्यापार, पर्यटन, संस्कृति, शिक्षा, व्यक्तित्व विकास, पारस्परिक सम्बृद्धि, व्यवसायीक क्षमता अभिवृद्धि लगायत विविध क्षेत्रहरूमा सक्रिय तथा प्रभावकारी रूपमा सहयोग आदानप्रदान तथा सहकार्य अभिवृद्धि गरी साझा सम्मृद्धि तथा विकास प्रवर्द्धनमा सघाउ पुग्ने उद्देश्यले देशको विभिन्न भौगोलिक तथा साँस्कृतिक पहिचान रहेका स्थानीय तहहरूसँग मित्रवत सम्बन्ध स्थापना गर्ने कार्यलाई निरन्तरता दिईनेछ।
7. नगरपालिकामा UN बाट जारी भएका दीगो विकासका सूचकहरूको अवस्था तथा आवश्यक कार्यान्वयनका लागि United Nations Economic and Social Commission for Asia and the Pacific (UNESCAP) / ICLEI (Local Governments for Sustainability, South Asia) को सहकार्यमा नगरपालिकामा सहस्राब्दी विकासका विभिन्न पाँचवटा लक्षहरूमा केन्द्रित रही सञ्चालन भईरहेको Voluntary Local review (VLR) Project लाई निरन्तरता दिईने छ।